

**सम्बत् २०७७ साल असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू**

<b>क्र.सं.</b>	<b>मन्त्रालय</b>	<b>निर्णयको संक्षिप्त व्यहोरा</b>
१.	अर्थ मन्त्रालय	निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव (राजस्व) श्री रामशरण पुडासैनीलाई तोक्ने ।
२.	उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	पेट्रोलियम पदार्थ तथा ग्याँस मूल्य स्थिरीकरण कोष (सञ्चालन) (दोस्रो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने ।
३.	उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय	मिति २०७६/१२/२४ को नेपाल राजपत्रमा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्तिको मन्त्रालयको सूचनामा देहायबमोजिमको संशोधन गरी संशोधित सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने । (क) उक्त सूचनाको खण्ड (ङ) भाग २२ को तयारी मदिराको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाउने । (च) उक्त सूचनाको खण्ड (च) को पैठारी हुने अमेरिकी डलर पचास हजार भन्दा बढी मूल्यको सवारी साधन पछि देहायबमोजिमको वाक्यांश थप गर्ने "तर विदेशी कूटनीतिक नियोगहरू, कूटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय संघ संस्था एवं त्यहाँ कार्यरत कूटनीतिक सुविधा प्राप्त विदेशी कर्मचारीहरूले निजी प्रयोगका लागि ल्याउने पचास हजार अमेरिकी डलर भन्दा बढी मूल्यको सवारी साधन आयात गर्न बाधा पर्ने छैन । "
४.	कानून, न्याय, तथा संसदीय मामिला मन्त्रालय	फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी सो ऐनका प्रारम्भ हुन बाँकी रहेका दफाहरूमध्ये दफा १७ को खण्ड (छ) र दफा २४ नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिदेखि प्रारम्भ हुने गरी तोक्ने ।
५.	गृह मन्त्रालय	सशस्त्र प्रहरी बल, नेपालको विद्यमान जनशक्तिबाट राजश्व अनुसन्धान विभागमा सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना र उक्त विभाग मातहतका चार वटा कार्यालयहरूमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको नफ्री खटाउन स्वीकृति दिने ।
६.	युवा तथा खेलकुद मन्त्रालय	राष्ट्रिय खेलकुद परिषद्मा देहायबमोजिमका सदस्यहरू मनोनयन गर्ने: १. श्री हरि खड्का चन्द्रगढी-१०, झापा २. श्री मानदेव हजरा विरांज पर्सा ३. श्री पुरेन्द्र विक्रम लाखे ठैब-५, ललितपुर ४. श्री राजेश कुमार गुरुङ पोखरा -१५, कास्की जनजाती ५. श्री सुमित्रा चौधरी वडैयाताल-८, बरिदिया ६. श्री नन्दा बस्याल विरेन्द्रनगर-६, सुर्खेत ७. श्री ऐकेन्द्र कुँवर अछाम ८. श्री चन्द्रबदना राई नेपालेडाँडा-६, भोजपुर ९. श्री मोहम्मद सागिर शेख पर्सा ।
७.	वन तथा वातावरण मन्त्रालय	पोखरा महानगरपालिकालाई उक्त महानगरपालिकाको वडा नं.३१ को वडा कार्यालय भवनसहितको प्रशासनिक केन्द्र निर्माण गर्नका लागि कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं.३१ मा रहेको फिल्डबुकमा जंगल जनिइ राष्ट्रिय वन क्षेत्रका रूपमा व्यवस्थापन भैरहेको कूल क्षेत्रफल ८-१२-०-३ रोपनी मध्ये ३ रोपनी राष्ट्रिय वन क्षेत्र मात्र प्रयोग गर्न स्वीकृति दिने ।

८.	संस्कृति, पर्यटन तथा नागरिक उद्युगन मन्त्रालय	लुम्बिनी विकास कोषमा सदस्य सचिव पदमा काठमाडौं महानगरपालिका वडा नं.२१ निवासी श्री सानुराजा शाक्यलाई नियुक्ति गर्ने ।
९.	संस्कृति, पर्यटन तथा नागरिक उद्युगन मन्त्रालय	नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ६ निवासी श्री डिमप्रसाद पौडेललाई नियुक्ति गर्ने ।
१०.	स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्ष पदमा डा. वसिष्ठ प्रसाद रिजाललाई मनोनयन गर्ने ।
११.	स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा विदुर-३, नुवाकोट निवासी डा. बाबुराजा अमात्यलाई मनोनयन गर्ने ।
१२.	स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	औषधि परामर्श परिषदका सदस्यहरुमा देहायका पदाधिकारीहरूलाई मनोनयन गर्ने: १. प्रा.डा. संघरत बत्रचार्य, काठमाडौ-२५, काठमाडौ। २. श्री बाबुराम हुमागाई, पनौती-१०, काभ्रपलाञ्चोक। ३. श्री दिपक प्रसाद दाहाल, तल्लोगोदार-३, धनुषा।
१३.	स्वास्थ्य तथा जनसंख्या मन्त्रालय	राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति अध्यक्षमा मेहलटारी-३, स्याङ्जा निवासी प्रा.डा. देव बहादुर रोका क्षेत्रीलाई मनोनयन गर्ने ।
१४.	सद्गीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली (सञ्चालन कार्यविधि), २०७७ स्वीकृत गर्ने ।
१५.	राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री भरतराज पौडचाललाई नेपाल परराष्ट्र सेवाको समूहीकरण (क्लष्ट) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने ।	